

आज मिति २०७६/०९/२७ गते भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर के.सी.ज्यूको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको ४५ औं बैठकमा तपशिल बमोजिमका पदाधिकारीहरुको उपस्थिति रही देहाय बमोजिम निर्णय गरियो ।

उपस्थिति

श्री भरत बहादुर के.सी.	नगर प्रमुख
श्री कमला बस्नेत	नगर उपप्रमुख
श्री मान बहादुर खड्का.....	(.प्र.प्र.अ.) सचिव
श्री बिर बहादुर थामी	वडा अध्यक्ष भी.न.पा. १
श्री विराजमान श्रेष्ठ	वडा अध्यक्ष भी.न.पा. २
श्री हरिसरण शिवाकोटी	वडा अध्यक्ष भी.न.पा. ३
श्री हरिवंश चौलागाईं	वडा अध्यक्ष भी.न.पा. ४
श्री रामचन्द्र बस्नेत	वडा अध्यक्ष भी.न.पा. ५
श्री नबिन कुमार लामा	वडा अध्यक्ष भी.न.पा. ६
श्री कैलाश कुमार श्रेष्ठ	वडा अध्यक्ष भी.न.पा. ७
श्री नकुल के.सी.	वडा अध्यक्ष भी.न.पा. ८
श्री चित्र बहादुर भुजेल	वडा अध्यक्ष भी.न.पा. ९
श्री लालकृष्ण थामी	कार्यपालिका सदस्य
श्री दिपक धनुके.....	कार्यपालिका सदस्य,
श्री सुमन सुनाम	कार्यपालिका सदस्य,
श्री रुपा शाही भुजेल	कार्यपालिका सदस्य,
श्री गौरी थामी	कार्यपालिका सदस्य,
श्री मन्जु बिश्वकर्मा	कार्यपालिका सदस्य,
श्री जमुना श्रेष्ठ	कार्यपालिका सदस्य,
श्री किरण वली.....	कार्यपालिका सदस्य,
श्री माधव प्रसाद सुबेदी	प्रशासकीय अधिकृत

कार्यपालिकाको ४५ औं बैठकका प्रस्ताव तथा निर्णयहरू

निर्णय नं. १:- प्रस्ताव नं १ (क) माथि छलफल गर्दा यस नगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्री हरिशरण शिवाकोटिकी ममतामही माता नैनलक्ष्मी शिवाकोटीको यहि मिति २०७६/०९/२३ गते असामयिक निधन भएकोले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरी शोक प्रस्ताव पारित गर्ने निर्णय गरियो ।

१ (ख) माथि छलफल गर्दा यस नगरपालिका वडा नं.६ का नगर सभा सदस्य श्री गोकुल प्रसाद न्यौपानेकी ममतामही माता बिष्णुमाया न्यौपानेको यहि मिति २०७६/०९/१९ गते असामयिक निधन भएकोले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरी शोक प्रस्ताव पारित गर्ने निर्णय गरियो ।

१ (ग.) यस नगरपालिका अन्तर्गत वडा नं १ मा कार्यरत स.ई. श्री मदन कुमार थामीको यहि पौष २५ गते राति भी. न. पा. १ सुष्पा क्षमावातिको टाकसिङ्ग खोला नजिक मोटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएकोले मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरी शोक प्रस्ताव पारित गर्ने निर्णय गरियो ।

(ग१.) निज मृतक मदन कुमार थामीको पारिवारिक आर्थिक अवस्था नाजुक रहेको बिषयलाई मनन गरी तत्काल नगरपालिकाको कर्मचारी कल्याण कोषबाट किरिया खर्च वापत रु ४०,०००/- (चालिस हजार) उपलब्ध गराउने निर्णय गरियो ।

(ग२.) मृतक मदन कुमार थामीको उपरोक्त अनुसारको नाजुक आर्थिक अवस्थालाई ध्यान दिदै यस नगरपालिका अन्तर्गत रिक्त हुन आउने उपुक्त दरबन्दीमा प्रचलित कानून बमोजिम पदपूर्ति गर्दा मृतकको आश्रित परिवारको एकजना सदस्यलाई पहिलो प्राथमिकता दिने निर्णय गरियो ।

निर्णय नं. २ :- प्रस्ताव नं २ माथि छलफल गर्दा यस नगरपालिकाको वडा नं ७ स्थित भुल्भुलेमा औधोगिक ग्राम स्थापना गर्न प्रस्ताव गरिएकोमा श्री उधोग वाणीज्य तथा आपूर्ति मन्त्रालयबाट स्वीकृति प्रदान भइ चालु आ.वा. मा बजेट समेत बिनियोजन भएकोमा मन्त्रालयलाई धन्यवाद दिदै औधोगिक ग्राम स्थापनाको कार्य यथाशिघ्र अघि बढाउने निर्णय गरियो ।

निर्णय नं. ३ :- प्रस्ताव नं ३ माथि छलफल गर्दा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ३ नं. प्रदेश संगको साझेदारीमा यस नगरपालिकाको संगठन संरचना तथा ब्यबस्थापन सर्वेक्षण (O &M) र राजश्व सम्भाव्यता अध्ययन तथा श्रोत परिचालन कार्यक्रम तत्काल अघिबढाउने निर्णय गरियो ।

निर्णय नं. ४ :- प्रस्ताब नं ४ माथि छलफल गर्दा यस नगरपालिकाको कामकाजहरुलाई थप ब्यबस्थित रुपमा संचालन गर्न ऐन कानूनहरुको आवश्यक पर्ने भएकोले देहाएका विधेयकहरु तयार गरी मिति २०७६/०९/२७ गते दिनको १:३० बजे बस्ने छैटौ नगर सभा समक्ष स्वीकृतिका लागि टेबुल गर्ने निर्णय गरियो ।

तपशिल

(क) स्वास्थ्य सेवा विधेयक २०७६

(ख) स्थानीय बजार अनुगमन तथा ब्यबस्थापन विधेयक २०७६

(ग) विपद ब्यबस्थापन विधेयक २०७६

(घ) शिक्षा ऐन २०७४ लाइ संसोधन तथा थप गर्न बनेको विधेक २०७६

निर्णय नं. ५ :- प्रस्ताब नं ५ माथि छलफल गर्दा :- (क) भिमेश्वर नगरकार्यपालिकाको ४२ औं बैठकको निर्णय नं.१ अन्तर्गत टुडिखेल खेल मैदानको स्वीकृत बिस्तृत परियोजना प्रतिवेदन (DPR) बमोजिम संसोधित लागत अनुमान रु १८,०४,०२,३७२/०९ मध्ये हाल प्राथमिकतामा रहेका parapet block-1& 2, ticket counter, players changig room with toilet and landscope लगायतका कार्यहरुका लागि रु १३,२२,०२,५७३/८३ बहुबर्षीय ठेक्का ब्यबस्थापन गर्ने ।

(ख) प्रकरण (क) अनुसारको कार्य सम्पन्न गर्न चालु आ.ब.मा विनियोजन ऐन २०७६ अनुसार रु २,४०,००,०००/- (दुइ करोड चालिस लाख) रहेको र बाँकि रकम मध्य रु १०,००,००,०००/- (दश करोड) बराबरको कार्य सम्पादन गर्न नेपाल सरकार, राष्ट्रिय योजना आयोगमा आ.व.७७/७८ का लागि समपुरक अनुदान माग गर्ने ।

(ग) विश्वशान्ति बुद्ध पार्क निर्माण योजनको स्वीकृत बिस्तृत परियोजना प्रतिवेदन (DPR) बमोजिम संसोधित कूल लागत रु १८,९०,७५,८९८/७९ मध्य रु ६,५५,१५,९९६/७३ /- आ.व.७७/७८ लागि नेपाल सरकार राष्ट्रिय योजना आयोगमा समपुरक अनुदान माग गर्ने ।

(घ) गौरीशंकर बहुमुखी क्याम्पस भवन निर्माण योजना, कूल लागत रु ५,२९,९२,४८३/६५ आ.ब.०७७/०७८ मा नेपाल सरकार राष्ट्रिय योजना आयोगमा समपुरक अनुदान माग गर्ने ।

निर्णय नं. ६ :- आ.व.०७७/७८ का लागि नेपाल सरकार राष्ट्रिय योजना आयोगमा विशेष अनुदान कार्यक्रम अन्तर्गत देहाएका योजनाहरु माग गर्ने निर्णय गरियो ।

(क) थामी संग्रहालय निर्माण कूल लागत रु १९,२१,४२,६८१/०५ मध्य रु ५०,००,०००/- (पचास लाख)

(ख) आ.व.७७/७८ मा गरिवी निवारणका लागि लघु उद्धम विकास कार्यक्रम (मेडपा) संचालन गर्न रु ५०,००,०००/- (पचास लाख)

(ग) दोलखा मुद्रा तथा सास्कृतिक संग्रहालयका कुल लागत रु ३,५५,५४,१९७/२७ मध्य आ.ब.७७/७८ मा रु ५०,००,०००/- (पचास लाख)

(घ) आ.व.७७/७८ मा फोहरमैला प्रशोधन केन्द्र, निर्माण गर्न रु ५०,००,०००/- (पचास लाख)

निर्णय नं ७:- यस नगरपालिकालाई आ.व. ७६/७७ मा संघबाट सशर्त अनुदान साना सिचाई कार्यक्रम शीर्षकमा विनियोजित रु ५,००,०००/- बाट कृषक समूह र कृषक सहकारी लागायतलाई लागत सहभागितामा कार्यान्वयन गर्न प्रकाशित सुचाना बमोजिम प्राप्त देहाएका साना सिचाई मर्मतका लागि देहाए बमोजिमको रकम उपलब्ध गराउने निर्णय गरियो

तपशिल

क्र.स.	कृषि फर्म/ कृषि समूह / कृषि सहकारी	ठेगाना	उपलब्ध गराउने रकम रु	कैफियत
१	श्री दिदीबहिनी मिलानशिल महिला कृषक समूह	भी.न.पा.७	८३,०००/-	
२	श्री सेतीदेवी कृषक समूह	भी.न.पा.७	८३,५००/-	
३	श्री तरकारी तथा बाख्रापालन महिला कृषक समूह	भी.न.पा.७	८३,०००/-	
४	टाँडी कृषक समूह	भी.न.पा.७	८३,५००/-	
५	चर्नावति पशुपालक कृषि सहकारी सस्था लि.	भी.न.पा.७	८३,५००/-	
६	पौरखी कृषि सहकारी सस्था लि .	भी.न.पा.६	८३,५००/-	

निर्णय नं. ८ :- वडा नं. २ र ५ को वडा कार्यालय कोठा १ /१ थप आवश्यक भएकोले घर भाडा वापत वडा नं २ को लागि कर समेत मासिक घर भाडा रु १२,०००/- (बाह्र हजार) र वडा नं. ५ का लागि कर समेत मासिक घर भाडा रु ७५००/- (सात हजार पाँच सय) का दरले भुक्तानी गर्ने निर्णय गरियो ।

निर्णय नं. ९ :- प्रस्ताब नं ५ विविध माथि छलफल गर्दा देहाए बमोजिम गर्ने निर्णय गरियो
तपशिल

९ (क) यस कार्यालयका प्रशासकीय अधिकृत माधव प्रसाद सुबेदी कार्यालयको काम गर्दागर्दै मिति २०७६/०४/२६ गते अचानक बिरामी भइ स्थानीय अस्पतामा उपचार हुन नसकी सघन उपचार कक्षमा राखी उपचार गराउनु परेकोले उपचार गराउदा लागेको खर्च निजामति सेवा नियमावली २०५० को नियम ९७ (४.१) बमोजिम उपलब्ध गराउन माग गरेकोमा अस्पतामा

औषधि उपचार गराउदा लागेको बिल बमोजिमको रकम रु १,०१,२७६/५० मध्य एकमुष्ट ६०,०००/- (साठी हजार मात्र) कर्मचारी कल्याण कोष शीर्षकबाट उपलब्ध गराउने निर्णय गरियो
निर्णय नं.९ (ख) यस नगरपालिका वडा नं ५ माटिमा निर्माण हुने सेतीदेवी मन्दिरलाई जनतासंग मेयर कार्यक्रमबाट रु १,५०,०००/- (एकलाख पचास हजार मात्र) उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं.९ (ग) यस नगरपालिका वडा नं ७ स्थित सानिफुर्लुङ तिनखले बगैचा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गर्ने खानेपानी पाईप तथा निर्माण सामग्री व्यवस्थाको लागि एकघर एक धारा कार्यक्रमबाट रु १,००,०००/- (एकलाख मात्र) उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. ९ (घ) भीमेश्वर नगरपालिकाको बृहत आवधिक योजना तर्जुमा गर्दा अवलम्बन गरिएको बिस्तृत योजना तर्जुमा सम्बन्धि कार्यविधि २०७६ अनुमोदन एवं स्वीकृत गर्ने निर्णय गरियो ।

निर्णय नं.९ (ङ) यस कार्यालय वा अन्तर्गत अस्थायी/ करारमा सेवामा कार्यरत कर्मचारीहरूको आवधिक दुर्घटना बीमा गरिदिन कार्यालयलाई निर्देशन दिने निर्णय गरियो।

निर्णय नं ९ (च) दोलखा जिल्ला बुद्धिचाल संघले मिति २०७६/१०/०८ देखि ११ गतेसम्म ४ दिने सातौं जिल्लास्तरीय तथा अन्तर विद्यालय खुल्ला बुद्धिचाल खेल संचालन गर्न प्रस्तव पेश गरेकोमा खेलकुद सहयोग शीर्षकबाट रु ३०,०००/- (तीसहजार) मात्र उपलब्ध गराउने निर्णय गरियो ।